

अनुसूची- ३

(दफा ४ तथा अनुसूची-१ को भाग-२ सँग सम्बन्धित)



हेलम्बु गाउँपालिका

स्थानीय राजपत्र

खण्ड: ३ संख्या: १४ मिति: २०७७/१०/०९

भाग २

हेलम्बु गाउँपालिका

बागमती प्रदेश, हेलम्बु

गाउँ कार्यपालिकाबाट पारित मिति: २०७७।१०।०४

“घ” वर्गको निर्माण व्यवसायी इजाजत-पत्र सम्बन्धी कार्यविधि, २०७५ लाई संशोधन गर्न बनेको
कार्यविधि, २०७७

प्रस्तावना:

“घ” वर्गको निर्माण व्यवसायी इजाजत-पत्र सम्बन्धी कार्यविधि, २०७५ लाई संशोधन गर्न लाई वाञ्छनीय भएकोले हेलम्बु गाउँ कार्यपालिकाले यो कार्यविधि बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस कार्यविधिको नाम “घ” वर्गको निर्माण व्यवसायी इजाजत-पत्र सम्बन्धी कार्यविधि, २०७५ लाई संशोधन गर्ने कार्यविधि, २०७७” रहेको छ ।

(२) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ ।

२. “घ” वर्गको निर्माण व्यवसायी इजाजत-पत्र सम्बन्धी कार्यविधि, २०७५ को नाममा संशोधन:

“घ” वर्गको निर्माण व्यवसायी इजाजत-पत्र सम्बन्धी कार्यविधि, २०७५ (यस पछि “मूल कार्यविधि” भनिएको) नाममा संशोधन गरिएको छ:-

(१) “घ” वर्गको निर्माण व्यवसायी इजाजत-पत्र सम्बन्धी कार्यविधि, २०७५ को सट्टा “घ” वर्गको निर्माण व्यवसायी इजाजत-पत्र सम्बन्धी (संशोधित) कार्यविधि, २०७५ राखिएको छ ।

३. मूल कार्यविधिको दफा २ मा संशोधन: मूल कार्यविधिको दफा २ को,-

(१) उपदफा (३) मा रहको “दफा (२) को उपदफा (२) अनुसारको समितिले गरेको सिफारिस सहित प्रमुख प्रशासकीय अधिकृतले इजाजतपत्र प्रदान गर्ने निर्णयका लागि कार्यपालिकाको बैठकमा पेश गर्नुपर्नेछ” । भन्ने हरफको सट्टा “दफा २ को उपदफा (२) अनुसारको समितिले गरेको सिफारिसमा प्रमुख प्रशासकीय अधिकृतले अनुसूची -२ बमोजिमको ढाँचामा इजाजतपत्र प्रदान गर्नु पर्नेछ ।” भन्ने हरफ राखिएको छ ।

(२) उपदफा (४) हटाएको छ ।

४. मूल कार्यविधिको दफा ३ मा संशोधन: मूल कार्यविधिको दफा ३ को,-

(१) उपदफा (३) मा रहेको “१ वर्ष” शब्दको सट्टा “३ वर्ष” राखिएको छ ।

५. मूल कार्यविधिको अनुसूची २ मा संशोधन: मूल कार्यविधिको अनुसूची २ को सट्टा देहायको अनुसूची राखिएको छ ।

अनुसूची - २
(कार्यविधिको दफा ३ को उपदफा (३) संग सम्बन्धित)



स्थानीय सरकार
हेलम्बु गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
किउल, सिन्धुपाल्चोक
बागमती प्रदेश, नेपाल

फोटो

ईजाजत-पत्र नं.

मिति :-

ईजाजत-पत्र

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ उपदफा (२) को खण्ड (छ) को उपखण्ड (१०) बमोजिम निर्माण व्यवसाय गर्न हेलम्बु गाउँपालिका वडा नं स्थित कार्यालय भएको लाई यो ईजाजत-पत्र प्रदान गरिएको छ ।

प्रोपाइटर:



ईजाजत-पत्र दिनेको,-

दस्तखत :-

नाम, थर :-

पद :-

मिति :-

नोट :

१. यो ईजाजत-पत्र प्रत्येक आर्थिक वर्षको आश्विन मसान्त भित्र नवीकरण गर्नुपर्ने छ ।
२. यो ईजाजत-पत्रको म्याद समाप्त भएको मितिले ३ वर्षसम्म नवीकरण नगरेमा स्वतः खारेज हुनेछ ।

नवीकरण

कार्यालयको छाप	नवीकरण गरेको मिति	नवीकरण बहाल रहने अवधि	नवीकरण दस्तूर, रसिद नं.	नवीकरण गर्ने अधिकारीको दस्तखत

रु. ५ मात्र ।

आज्ञाले,
भीमराज कोइराला
प्रमुख प्रशासकीय अधिकृत